



PERSONAL ACCOUNT OPENING FORM (व्यक्तिगत खाता खोल्ने फाराम)

..... Branch (शाखा)

Date (मिति)

I/We request you to open an account in your Bank with following details. I/We hereby undertake to comply, observe and be bound by the rules and regulations (amended from time to time) pertaining to all accounts relationship maintained with you. (म/हामी यस बैंकमा निम्न बमोजिमको मेरो/हाम्रो खाता खोली दिनुहुन अनुरोध गर्दछु/गर्दछौं। म/हामी बैंकद्वारा लागू गरिने सम्पूर्ण नीतिनिर्देशन र प्रचलित कानून तथा अन्य शर्त बन्देजहरू (समय समयमा परिवर्तन हुने समेत) पालना गर्ने छु/छौं।

IDENTITY DETAILS (पहिचान विवरण)

Account Type (खाताको किसिम)	<input type="checkbox"/> Saving Account (बचत खाता)	<input type="checkbox"/> Current Account (चलती खाता)	<input type="checkbox"/> Call Account (कल खाता)
Do you have any existing customer ID (के तपाईंसँग पहिलै ग्राहक संकेत नं. छ ?)	<input type="checkbox"/> Yes (specify) [छ (यदि भएमा उल्लेख गर्नुहोला)] _____		<input type="checkbox"/> No (छैन)
Customer ID (ग्राहक संकेत)	Product Name (सेवाको नाम)		
Account No. (खाता नं.)			
Currency (सुदरा)	<input type="checkbox"/> NPR (नेपाली रुपैया)	<input type="checkbox"/> USD (अमेरिकी डलर)	Others (अन्य) _____
S.N. (क्र.सं.)	Salutation (सम्बोधन)	Full Name (As per Valid Identification Documents) [पूरा नाम (आधिकारिक कागजातको आधारमा)]	
1st (पहिलो)			
2nd (दोस्रो)			
Date Of Birth (जन्म मिति)	B.S. (वि.सं.)	<input type="text" value="D"/> <input type="text" value="D"/> <input type="text" value="M"/> <input type="text" value="M"/> <input type="text" value="Y"/> <input type="text" value="Y"/> <input type="text" value="Y"/> <input type="text" value="Y"/>	A.D. (ई.सं.)
		<input type="text" value="D"/> <input type="text" value="D"/> <input type="text" value="M"/> <input type="text" value="M"/> <input type="text" value="Y"/> <input type="text" value="Y"/> <input type="text" value="Y"/> <input type="text" value="Y"/>	
Gender (लिंग)	<input type="checkbox"/> Male (पुरुष)	<input type="checkbox"/> Female (महिला)	<input type="checkbox"/> Others (अन्य)
Marital Status (वैवाहिक अवस्था)	<input type="checkbox"/> Married (विवाहित) <input type="checkbox"/> Unmarried (अविवाहित)		
Nationality (राष्ट्रियता)	Resident (बासिन्दा)		
Education (शिक्षा)	<input type="checkbox"/> Literate (साक्षर) <input type="checkbox"/> Illiterate (निरक्षर) <input type="checkbox"/> Others (अन्य)		
Social Media ID (सामाजिक सञ्जाल संकेत)	Viber (भाईबर)	Facebook (फेसबुक)	Others (अन्य)

REQUEST DETAILS (अनुरोध विवरण)

ATM/DEBIT CARD Registration (एटिएम/डेबिट कार्ड दर्ता)	<input type="checkbox"/> I/We wish to apply for ATM/Debit Card (म/हामी एटिएम/डेबिट कार्डको लागि आवेदन दिन चाहन्छु/छौं।)	
Name to be appeared in ATM/DEBIT Card (एटिएम/डेबिट कार्डमा लेखिने नाम)		
S.N. (क्र.सं.)	Salutation (सम्बोधन)	FULL NAME (As per valid Identification Documents) [पूरा नाम (आधिकारिक कागजातको आधारमा)]
Primary (प्राथमिक)		
Supplementary (पूरक)		
Mobile Banking Registration (मोबाईल बैंकिङ दर्ता)	<input type="checkbox"/> I/we wish to apply for mobile banking facility. (म/हामी मोबाईल बैंकिङ सेवाको लागि आवेदन दिन चाहन्छु/छौं) On registration, you will receive transaction pin in mobile number recorded with bank under communication details. (सेवा दर्ता भए पश्चात बैंकलाई उपलब्ध गर्नुभएको आधिकारिक मोबाईल नं. मा कारोबार पिन उपलब्ध हुने छ।)	
Internet Banking Registration (इन्टरनेट बैंकिङ दर्ता)	<input type="checkbox"/> I/we wish to apply for I-banking facility. (म/हामी इन्टरनेट बैंकिङ सेवाको लागि आवेदन दिन चाहन्छु/छौं) Please use IPIN to access Internet Banking, which will be mailed to you at your recorded mailing address with bank. All future communication will be made only at recorded email id under communication details. (सेवा दर्ता भए पश्चात् बैंकलाई उपलब्ध गराईएको आधिकारिक ईमेल ठेगानामा प्राप्त भएको IPIN नं. प्रयोग गरी सम्पूर्ण कारोबार गर्नुपर्नेछ।) OTP for each financial transaction will be send at your recorded mobile number, email with bank under communication details. (यस खाता मार्फत सम्पन्न हुने बैंकिङ कारोबारको OTP यस बैंकलाई उपलब्ध गराइएको आधिकारिक मोबाईल नं./ईमेलमा प्रवाह हुनेछ)	

Email Statement Registration (ईमेल स्टेटमेन्ट दर्ता)	I/we wish to apply for <input type="checkbox"/> Monthly (मासिक) <input type="checkbox"/> Daily (दैनिक) <input type="checkbox"/> Quarterly (त्रैमासिक) e-mail statement at my/our email id registered with you. (म/हामी मेरो/हाम्रो मासिक दैनिक त्रैमासिक ईमेल स्टेटमेन्ट बैंकलाई उपलब्ध गराईएको आधिकारिक ईमेल आईडीमा प्राप्त गर्नको लागि आवेदन दिन चाहन्छु/छौं।)
------------------------------------------------------	------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

Cheque Book Facility (चेक बुक सुविधा)	Please supply a cheque book of _____ leaves to me/us or to my/our agent /representative Mr./Mrs./Miss _____ bearing ID no _____ whose specimen signature appears below. कृपया म/हामीलाई वा म/हामीले तोकिएको निम्न बमोजिमको दस्तखत नमुना भएको प्रतिनीधि (श्री / श्रीमती / सुश्री) _____ परिचय नं. _____ लाई पाना _____ भएको चेक बुक उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु/छौं।
---------------------------------------	------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

.....
Account Holder's Signature (खातावालाको आधिकारिक दस्तखत) Signature of Recipient (प्रापकको आधिकारिक दस्तखत)

Identification Details (परिचय विवरण)

Primary Identification: (choose and fill details of any one) (प्राथमिक परिचय (कुनै एक भर्नुहोला))			
Legal ID (कानुनी परिचय)	<input type="checkbox"/> National Identity card (राष्ट्रिय परिचय पत्र)	<input type="checkbox"/> Citizenship (नागरिकता)	<input type="checkbox"/> Passport (राहदानी)
	<input type="checkbox"/> Driving License (सवारी चालक अनुमतिपत्र)	<input type="checkbox"/> Voters ID Card (मतदाता परिचय पत्र)	<input type="checkbox"/> Refugee Card (शरणार्थी कार्ड)
<input type="checkbox"/> Birth certificate (Minor Only) (जन्मदर्ता (नाबालकको हकमा))	<input type="checkbox"/> Recommendation of Local Body (स्थानिय निकायको सिफारिस)	<input type="checkbox"/> Indian Embassy Registration (भारतीय दूतावासबाट जारी दर्ता नं.) (For Indian National only) (भारतीय नागरिकहरूको लागि मात्र)	
Number/Type (नं./किसिम)	Issuing District (जारी जिल्ला)		
Date of Issue (जारी मिति)	Expiry Date (समाप्ती मिति)		

Secondary Identification: (Other than Primary documents) अन्य परिचय (प्राथमिक परिचय बाहेक)

Legal ID (कानूनी परिचय)	Number/Type (नं./किसिम)	Issuing District/Country (जारी जिल्ला/देश)	Date of Issue (जारी मिति)	Expiry Date (समाप्ति मिति)
<input type="checkbox"/> Citizenship (नागरिकता)				
<input type="checkbox"/> Staff (कर्मचारी परिचयपत्र)				
<input type="checkbox"/> Driving License (सवारी चालक अनुमतिपत्र)				
<input type="checkbox"/> PAN (स्थायी लेखा नं.)				
<input type="checkbox"/> Aadhar Card (Indian Only) (आधार कार्ड) (भारतीय नागरिकको लागि मात्र)				
<input type="checkbox"/> Voters ID Card (मतदाता परिचय)				
<input type="checkbox"/> Visa (प्रवेशाज्ञा)				

Copy of Citizenship is mandatory if primary ID is other than Passport, National ID and Citizenship (यदि प्राथमिक परिचय राहदानी, राष्ट्रिय परिचय पत्र र नागरिकता बाहेक अन्य भएमा नागरिकताको प्रतिलिपि अनिवार्य छ।)

Correspondence Details (पत्राचार विवरण)

Address (ठेगाना)	Country (देश)	Province (प्रदेश)	District (जिल्ला)	Municipality/Rural Municipality (न.पा./गा.पा.)	Ward No. (वडा नं.)	Tole/Street (टोल/मार्ग)	House No. (घर नं.)
Permanent (स्थायी)							
Current (हालको)							
Local Contact (स्थानीय सम्पर्क)							

Communication Details (सम्पर्क विवरण)

Address (ठेगाना)	Phone No. (फोन नं.)	Mobile No. (मोबाईल नं.)	Email ID (ईमेल परिचय)
Permanent (स्थायी)			
Current (हालको)			
Local Contact (स्थानीय सम्पर्क)			

Related Parties (Strike out where not applicable [(सम्बन्धित व्यक्ति (लागु नहुने भएमा काट्ने)])

Relation (सम्बन्ध)	Full Name (पूरा नाम)	ID Type (परिचयको किसिम)	ID No. (परिचय नं.)	Customer No.(MBL only) (ग्राहक नं.) (यदि माछापुच्छे बैंकको ग्राहक भएमा)
Spouse (पति/पत्नी)				
Mother (आमा)				
Father (बाबु)				
Grandfather (हजुर बुबा)				
Son (छोरा)				
Daughter (छोरी)				
Daughter-in-law (बुहारी)				
Father-In-Law (ससुरा)				
Legal Custodian (कानूनी संरक्षक)				

CDD Details (ग्राहक विस्तृत विवरण)

Purpose of Account Opening (खाता खोल्नुको उद्देश्य) Saving (बचत) Remuneration (पारिश्रमिक) Remittance (बिप्रेषण) Loan Transaction (कर्जा कारोबार)
 Investment (लगानी) Others (अन्य) _____

Source of Fund (कोषको स्रोत) Remuneration (पारिश्रमिक) Agriculture (कृषि) Business Income (व्यवसाय) Investment Income (लगानी आय)
 Inheritance/Gift (पैतृक/उपहार) Disposal of Assets (सम्पत्ति बिक्री/समाप्ती) Others (अन्य) _____

Nature of Occupation (व्यवसायको प्रकृति) Private Sector (निजी क्षेत्र) Professional (पेशागत) Retired (अवकाश) Politician (राजनीतिज्ञ)
 Public Sector (सार्वजनिक क्षेत्र) Self Employed (स्वरोजगार) House Wife (गृहणी) Government Sector (सरकारी क्षेत्र) Business (व्यापार)
 Student (विद्यार्थी) Others (अन्य) _____

Employer/Association Name (रोजगार दाताको नाम) _____

Employer Address (रोजगार दाताको ठेगाना) _____ **Phone No** (फोन नं.) _____ **Designation** (पद) _____

Transaction Details (कारोबारको विवरण)

Amount (in Lakh) (रकम लाखमा)	Yearly (वार्षिक)	<input type="checkbox"/> <1 Lakh (१ लाख भन्दा कम)	<input type="checkbox"/> >1-5 Lakh (१ लाखदेखि ५ लाखसम्म)	<input type="checkbox"/> >5-10 Lakh (५ लाखदेखि १० लाखसम्म)	<input type="checkbox"/> >10-15 Lakh (१० लाखदेखि १५ लाखसम्म)	<input type="checkbox"/> >15-25 Lakh (१५ लाखदेखि २५ लाखसम्म)	<input type="checkbox"/> >25-50 Lakh (२५ लाखदेखि ५० लाखसम्म)	<input type="checkbox"/> >50 Lakh (५० लाख भन्दा माथि)
Number (संख्या)	Monthly (मासिक)	<input type="checkbox"/> <15 (१५ भन्दा कम)	<input type="checkbox"/> >15-30 (१५ देखि ३० सम्म)	<input type="checkbox"/> >30 (३० भन्दा माथि)				

Nominee Details (इच्छाएको व्यक्तिको विवरण)

Nomination (मनोनयन) No (छैन) Yes (छ) (If Yes, fill details below) (यदि भएमा निम्न उल्लेखित विवरण भर्नुहोस्)

I/We hereby nominate below mention person to whom in the event of my/our/minor's death the amount of deposit in the accounts opened with the bank may be returned. This nomination will be applicable to all Saving/Current/Fixed deposit account maintained by me/us. म/हामी कुनै कारण वश मेरो/हाम्रो मृत्यु भएको खण्डमा तल उल्लेखित व्यक्तिलाई यस खाताको इच्छाएको व्यक्ति मनोनयन वा चयन गर्दछु/गर्दछौं। यो मनोनयन मेरो/हाम्रो नाममा रहेको बचत/चलती/मुद्दती लगायत सम्पूर्ण खाताको हकमा लागु हुनेछ।

Full Name (पूरा नाम)	Relationship (नाता)	Father's/Mother's Name (बाबु/आमाको नाम)	ID Details (परिचय विवरण)		Permanent Address of Nominee (इच्छाएको व्यक्तिको स्थायी ठेगाना)
			ID Type (परिचय किसिम)	ID No. (परिचय नं.)	

Signature of Customer (ग्राहकको दस्तखत)

Location Map of Accountholder Residence (खातावालाको ठेगानाको नक्सा)

<p>Location map of Permanent Address (स्थायी ठेगानाको नक्सा)</p> <p>*Longitude: *Latitude:</p> <p style="text-align: center;">↑ N</p> <p>Please mention the nearest landmark. (कृपया नजिकको सिमा चिन्ह उल्लेख गरिदिनु होला)</p>	<p>Location map of Current Address (हालको ठेगानाको नक्सा)</p> <p>*Longitude: *Latitude:</p> <p style="text-align: center;">↑ N</p> <p>Please mention the nearest landmark. (कृपया नजिकको सिमा चिन्ह उल्लेख गरिदिनु होला)</p>
------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------	---------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------

*Based on google locator/map Note: In case of change in address, the Bank must be informed immediately and the location map updated accordingly. (नोट : हाल वसोवास गरिरहेको ठेगाना परिवर्तन भएमा बैंकलाई सकेसम्म छिटो नक्सा समेतको नयाँ ठेगानाको जानकारी गराउनु पर्नेछ ।)

PEP Declaration (उच्च पदस्थ व्यक्ति सम्बन्धि घोषणा)

Are you a Politically Exposed Person (PEP) or Close Family Member or Associated of PEP? Yes (हो) No (होइन)
(के तपाईं उच्च पदस्थ व्यक्तिको पारिवारिक सदस्य वा निजसँग सम्बन्धित व्यक्ति हुनुहुन्छ ?)

FATCA DECLARATION (बिदेशी खाता कर अनुपालन ऐन सम्बन्धी घोषणा)

Answer following question in Yes or No (तपसिलमा उल्लेखित प्रश्नहरूको जवाफ हो वा होइनमा दिनुहोस्)

S.N. (क्र.सं.)	Parameter (सीमा)	Account /Mandate Holder (खातावाला/खाता संचालनकर्ता)	Joint Account Holder (संयुक्त खातावाला)
1(१)	US Person (अमेरिकी व्यक्ति)	<input type="checkbox"/> Yes (हो) <input type="checkbox"/> No (होइन)	
If Yes , provide following details (यदि हो भने तल उल्लेखित विवरण भर्नुहोस्)			
2(२)	US INDICIA		
a	US TELEPHONE Number (अमेरिकी टेलिफोन नं.)		
b	US Citizenship/ Green Card (अमेरिकी नागरिक / ग्रीनकार्ड)	<input type="checkbox"/> Yes (हो) <input type="checkbox"/> No (होइन)	<input type="checkbox"/> Yes (हो) <input type="checkbox"/> No (होइन)
c	Country of Birth US (जन्मेको देश अमेरिका)	<input type="checkbox"/> Yes (हो) <input type="checkbox"/> No (होइन)	<input type="checkbox"/> Yes (हो) <input type="checkbox"/> No (होइन)
3 (३)	Resident of US (अमेरिकी बासिन्दा)	<input type="checkbox"/> Yes (हो) <input type="checkbox"/> No (होइन)	<input type="checkbox"/> Yes (हो) <input type="checkbox"/> No (होइन)
a	TIN Number (कर दाखिला गर्ने व्यक्तिको परिचय नं.)		<input type="checkbox"/> No (होइन)
b	W9 Form submitted (W9 फर्म बुझाएको)	<input type="checkbox"/> Yes (हो) <input type="checkbox"/> No (होइन)	<input type="checkbox"/> Yes (हो) <input type="checkbox"/> No (होइन)

Introduction Details (परिचय विवरण)

Introducer's Name (परिचयकर्ताको नाम) Introducer Customer ID (परिचयकर्ताको संकेत नं.)

I/we confirm that I/we personally know the applicant detailed above and confirm his identity, occupation and address. (प्रस्तावित निवेदक/खातावाला तथा निजको परिचय, पेशा एवं ठेगानाको बारेमा म/हामी जानकार छु/छौं ।)

Signature of Introducer (परिचयकर्ताको दस्तखत)





Account Operating Instruction (खाता संचालनका लागि निर्देशन)

Single (एकल) Jointly (संयुक्त) Any One (कुनै एक) Minor under Guardian (संरक्षकको अधिनमा रहेको नाबालक) Special Instruction if any: (विशेष निर्देशन, यदि केही भएमा)

Account No. (खाता नं.)

Account Name: (खातावालाको नाम)

SPECIMEN SIGNATURE (USE BLACK INK ONLY) नमूना दस्तखत (कालो मसिको प्रयोग गर्नुहोस्)

Name (नाम)	<input type="text"/>	Name (नाम)	<input type="text"/>
Contact No. (फोन नम्बर)	<input type="text"/>	Contact No. (फोन नम्बर)	<input type="text"/>
 Photo	 Signature (दस्तखत)	 Photo	 Signature (दस्तखत)

For Bank's Use only. (बैंक प्रयोजनको लागि मात्र ।)

